

तपाईंको कोभिड-19 खोप अपोइन्टमेन्टहरूमा जाने यातायात कसरी प्राप्त गर्ने

संक्षिप्त विवरण

तपाईंसँग Apple Health (Medicaid) छ र तपाईंको स्वास्थ्य स्याहार अपोइन्टमेन्टहरूमा जान मद्दत आवश्यक पर्छ भने, Health Care Authority (HCA, स्वास्थ्य स्याहार अधिकारी) ले तपाईंको यातायात खर्च समेट्नुहुनेछ। तपाईं कोभिड-19 खोपहरू जस्ता गैर-आपतकालीन चिकित्सा अपोइन्टमेन्टका लागि यो सेवा प्रयोग गर्न सक्नुहुन्छ।

यातायातमा कसरी मद्दत प्राप्त गर्ने

तपाईंको काउन्टीको यातायात मध्यस्थलाई फोन गर्नुहोस् (पृष्ठ 2 मा ब्रोकरको सम्पर्क सूची हेर्नुहोस्)। मध्यस्थले तपाईंको योग्यता जाँच गर्नुहुनेछ र तपाईंका गतिशीलताका आवश्यकताहरू पूरा गर्ने खालको यातायातको व्यवस्था मिलाउनुहुनेछ। तपाईं यो सेवाका लागि योग्य हुनुहुन्न भने, मध्यस्थले तपाईंलाई अन्य स्थानीय संसाधनहरूमा निर्देशित गर्नुहुनेछ।

कृपया कल गरेपछि निम्न जानकारीहरू तयार पार्नुहोस्:

- तपाईंको ProviderOne सेवा कार्ड
- तपाईंको पूर्ण पिक-अप ठेगाना
- तपाईंको खोप अपोइन्टमेन्टको स्थान
- तपाईंको चिकित्सा प्रदायकको नाम र फोन नम्बर (तपाईंलाई कोभिड-19 मास भ्याक्सिनेशन साइटमा यातायात आवश्यक भएमा तपाईंलाई यो जानकारी आवश्यक पर्दैन)
- तपाईंको वास्तविक अपोइन्टमेन्टको समय र मिति
- स्वास्थ्य स्याहार अपोइन्टमेन्टको प्रकार (उदाहरण: डायलिसिस, OB, दन्त चिकित्सा, कोभिड-19 खोप आदि।)

प्रायः सोधिने प्रश्नहरू

आपतकालीन नहुने चिकित्सा यातायात भनेको के हो?

यो तपाईंलाई तपाईंको स्वास्थ्य स्याहार अपोइन्टमेन्टहरूमा जान र त्यहाँबाट फर्कन मद्दत गर्ने सेवा हो। एकदमै सामान्य प्रकारको यातायात सहायतामा सार्वजनिक बस, ट्याक्सी, व्हीलचेयर भेन, ग्याँस भौचरहरू र माइलेजको प्रतिपूर्ति पर्दछन्। यो सेवामा स्ट्रेचर, एम्बुलेन्स वा सुरक्षित यातायातहरू पर्दैनन्।

के मैले कोभिड-19 खोप अपोइन्टमेन्टहरूका लागि गैर-आपतकालीन चिकित्सा यातायात प्रयोग गर्न सक्छु?

सक्नुहुन्छ, हामीले फार्मसी, मास भ्याक्सिनेशन क्लिनिक र ड्राइव-थ्रू क्लिनिकहरू सहित कुनै पनि भ्याक्सिनेशन साइटमा दुईतर्फि यातायातलाई समेट्छौं। कृपया तपाईंको काउन्टीको यातायात मध्यस्थलाई कल गर्नुहोस्। उनीहरूले तपाईंको गतिशीलताका आवश्यकताहरू पूरा गर्ने खालको यात्राको व्यवस्था मिलाउनेछन्।

आपतकालीन नहुने चिकित्सा यातायात कसरी प्रयोग गर्न सक्छु?

यातायातमा मद्दत आवश्यक भएका Apple Health (Medicaid) क्लिनिकहरू यो सेवाका लागि तयोग्य छन्।

मैले आपतकालीन नहुने यातायातका लागि कसलाई फोन गर्ने?

तपाईंको काउन्टीमा सेवा पुर्याउने यातायात मध्यस्थलाई सम्पर्क गर्नुहोस्। उनीहरूले तपाईंको योग्यता जाँच गरी तपाईंका यात्राहरूलाई संयोजन गर्नेछन्। तपाईं यो सेवाका लागि योग्य हुनुहुन्न भने, उनीहरूले तपाईंलाई अन्य स्थानीय संसाधनहरूमा जोड्नुहुनेछ।

यातायातको अनुरोध गर्न मैले कहिले फोन गर्ने?

तपाईंले आफ्नो चिकित्सा अपोइन्टमेन्टभन्दा कम्तीमा दुई व्यावसायिक दिन पहिले, जतिसक्दो छिटो फोन गर्नुपर्छ। संसाधनहरू उपलब्ध भएको खण्डमा सूचना प्राप्त भएको दुई व्यावसायिक दिनभन्दा कम अत्यावश्यक यात्राहरू सम्भव हुन सक्छन्।

मध्यस्थका सम्पर्कहरू

मध्यस्थको नाम	सेवा प्रदान गरिएका काउन्टीहरू	फोन नम्बर
Hopelink	King, Snohomish	1-800-923-7433
Northwest Regional Council	Island, San Juan, Skagit, Whatcom	1-800-860-6812
Paratransit Services	Clallam, Grays Harbor, Jefferson, Kitsap, Lewis, Mason, Pacific, Pierce, Thurston	1-800-846-5438
Human Services Council	Clark, Cowlitz, Klickitat, Skamania, Wahkiakum	1-800-752-9422 (विकल्प 2)
People for People	Benton, Chelan, Columbia, Douglas, Franklin, Kittitas, Okanogan, Walla Walla, Yakima	1-800-233-1624
Special Mobility Services	Adams, Asotin, Ferry, Garfield, Grant, Lincoln, Pend Oreille, Spokane, Stevens, Whitman	1-800-892-4817

थप जानकारीका लागि, कृपया hca.wa.gov/transportation-help मा Non-Emergency Medical Transportation (NEMT, आपतकालीन नहुने यातायात) वेबसाइटमा जानुहोस्



820-NonDOH May 2021 Nepali

यो कागजातलाई अर्को ढाँचामा अनुरोध गर्न, 1-800-525-0127 मा फोन गर्नुहोस्। श्रवणहीन/सुन्न कठिनाइ हुने ग्राहकहरूले, कृपया 711 (Washington Relay) मा फोन वा civil.rights@doh.wa.gov मा इमेल गर्नुहोस्।

